

ज्योती जागरण

देवितीयो लागि
प्रकाशक

ज्योती मिश्रा

(मोबाइल : ९८४२८८३६०९)

सम्पादक : अश्रु कुमार कुशवाहा

कार्यकारी सम्पादक : सत्यजित मिश्रा (९८४२८८३६०९)

अनितीयो सम्पादक : कृष्ण कुशवाहा

विशेष प्रतिनिधि : मुकुटा आम

कानीनी सल्लाहकार : पल्लालाल गुप्ता

कार्यालय : वीरगञ्ज-१३ राधेश्वरी,

ईमेल : news.jyotidainik@gmail.com

मुद्रक : शुभलक्ष्मी अफेस्ट प्रिंटिंग प्रेस

जो गतिशील उसके नेतृत्व

किशोर नेपाल

संघीय गणतन्त्र नेपालको

दोस्रो महानिर्वाचनको परिणाममा

नियापरिवारामा रहेको थो समयमा

नेपाली सहरिया सामाजिक 'पार्टिश्न'

मानिएका व्यक्तित्वहरूका नममा

स्वामीवाक जिजासा उठेको छ - औहों,

अबको सरकार थाने प्रधानमन्त्री

शेरतानामी देउवाकै नेतृत्वमा भी

त । घटनाकम्तको 'स्वतःस्पूत्'

विकासकम देखेर प्रधानमन्त्री देउवा

आफै आश्चर्यजनक विविधामा परेका

होलाम । याम्यामा छ भने दूध डोकामा

दुर्दृष्टि अडिन्दूँ

राणा शासनको अन्त्यर्देशी ने नेपाल

लामा र प्रधारतादो संक्रमणकालीन

समयमाट गुण्डिहरेको छ । २०१५

सालको महानिर्वाचन, २०१७ सालको

प्रतिक्रिया, २०२३ सालको विद्यार्थी

जागरण, २०२४ सालको स्थायग्नु,

२०१६ सालको जनआन्दोलन, २०१५

सालमा भएको राजा वीरेन्द्र र उनको

सम्पर्क परिवारको वेशनामा, २०२०-

२३ सालको अधिको जनआन्दोलन

- अधिको नानीजस्तो भवितव्यपूर्ण र

सानो यो देशको निर्वहन जनताले

यरीयरीको दुर्घटना बोहेन्परेको छ ।

यात बेला नेपाली कार्येताको समाप्ति

देउवा प्रधानमन्त्री पवन छ । भब्हेरे

सम्पन्न चुनावमा कार्येताको शिरोमणि

विजय हासिल थाए पछि आगामी

'प्रधानमन्त्री' पनि उनी आफै बन्परेको

पर्याप्तताको निर्वाचन बन्ने छ ?

आजको विषय पो होइन ।

देउवा पहलो पक्क प्रधानमन्त्री बन्ना

तकालीको प्रजातान्त्रिक राजनीतिमा

'अच्छुत' ठानीएको राष्ट्रिय प्रजातन्त्र

पार्टीनम्बाट समीक्षामा थिए । दोस्रो पटक

प्रधानमन्त्री बनेपछिको समयमा उन्ने

माओवादीताको समयमा उन्ने

गर्दै जनयुद्धका कमान्दर प्रचण्डको

'साहसिक' व्यक्तित्वको समान गरेका

थिए । तर, माओवादीतामा कुरा भिलाउन

उनी असफल भए ।

राजनीतिक विशेषज्ञहरू देउवाले देशी

पटक प्रधानमन्त्री भएको समयमा ती

सबै 'वीरज्ञ' काम गरेको आरोप

लगाउँदून, जसको सम्पर्क रूपमा

आकलन गर्नु निकै कर्तन छ । त्यति

वेला देउवा नेतृत्वको जनराजी

शाही सेनाको मातहतामा रहेको भान

हुन्थ्यो । सिंहदरवारमा रहेको प्रधानमन्त्री

कायालय सिंहदरवार परिसरमध्ये रहेको

राष्ट्रिय सुखा परिषद्को छायामा परेको

अनुभव हुन्थ्यो । माओवादी जनराजको

पाच वार बिवाद-नवादै तकालीन शाही

सेना पैतालीस जहार जवानवाट दोब्बर

बढै नवे हजार जवानको सगाठ्त

फौं बोकेको थियो । त्यही समयमा

गठन भएको थियो, पन्थ हजार जवान

मध्ये सक्षमता प्रदूषी बल । शान्ति

क्षेत्रका रूपमा कहानीएको नेपालजस्तो

सानो देशका लागि कहि दूलो सुरक्षा

बल ।

बाँकी तेजो पृष्ठमा

कांग्रेसमा नवोदित नेतात्रयको परीक्षा

राजाराम गौतम

नेपाली कार्येताको प्रधानमन्त्री

म्याराहरामा रेखाको विश्वविकाश

शम्पाको अकाम महामन्त्री

गरिराजनीति बनाउने गराएन

नेपाली समाजले दलहरूको अभियान

नेपाली समाजले योगाको अभियान

विश्वविकाश विश्वविकाश

कार्यालय विश्वविकाश विश्वविकाश

विश्वविकाश विश्वविकाश विश्वविकाश

कांग्रेसमा...

नेतृत्वका एक हकदार हूँ।

चार, गगनभूति व्यापक जनआवश्यण छ। विद्यार्थी राजनीतिविद्विन् खै आफुलाई प्रबर
सम्भालना भएका नेताका रूपया
उत्त्याउदै आएका उनी आशा र भरोसाका
प्रवाह हुँन्। जनतालाई सुन्न र
कार्यकारी शासकीय भूमिकामा परीक्षण
भएको हेन चाहन्दू। समसीय दलको
नेतामा प्रतिष्ठानसाथी धोकालासारी सामाजिक
सञ्जालमा औझोरिएको दम्भवार
समर्थनसे उनको आकर्षण पूर्ण गर्दै।
पाँच, उनमा अद्यतन नेतृत्व क्षमता छ।
जनतासंग सलल ढाले साक्षात्कार गर्न
सक्ने ग्राम छ।

मूलत नेता तीन विसिमले स्थापित हुँदै। एक, जो निरन्तर राजनीतिक रूपमा कियाशील हुँदै। दुई, मिथ्यावाट जर्मिन्च। तेस्रो, चामकारिक गुणसहित सजनशील हुँदै। गगन मिथ्यावाट बोको नेता होइरन। उनीसंग तीन दशक लागौरी राजनीति राजनीतिलातमौ सजनशीलता पनि छ।

संसारीदीय दलको नेतामा गणगांधी 'एटन्स' ले कांगोसमा मारी होइन, अरु राजनीतिक दलमा विप्र पूच्छन्तराम्भको ढाका सुखाए। जिन्हाँ त वार्षि प्रायावार्षिक उम्मदवारे वै हुनेछन्, संसारा वहमत जटाउन सके प्रयावरमन्ती पर्न सोलान, अंकणितले साथ नदिएर, पराजित तै भएछन् भने पर्न उम्ही नेता बन्चेन्न। तेहो महाविश्वेशनाम फलपात्रामा भाग्यमन्तीको उम्मेदवार हुन्ना धैर्यै उनलाई खिसिटदूसी गरेका थिए। कालातामा चौडी महाविश्वेशनले उम्ही मातृ निहान, विवरप्रकाशसहितको नवोदित नेतृत्वालाई वै स्पष्टात गयो।

ये बेला मगन-विवरप्रकाशकल्पों के नेतृत्व लोकप्रियताको उत्तमाद्धि। औ नेतृत्वसे आकर्षण र लोकप्रियताको चामड़धमकमा रख्ये गांद्धी आत्मसंक्षेप मार्गवाचित् भूल दिये।
 इनकीभौमी, मारन र विवरकाशो पाठी नेतृत्वलमा पुराणे के गर्न सक्ते वा सकेनन्, समाजले त्यक्ते पीठ लेखा-जोशा राख्य। महामनीयोंको नेतृत्वमा निवाचन धोणापाप विवरण। गणनले स्थानीय तरी निवाचनीयों धोणापाप बनाउन जिम्मेदारी रिपूर, र विवरकाशो आम निवाचनके धोणापाप निर्माणको नेतृत्व गरे। यथापूर्ण धोणापापमध्ये जुन स्तरको विमर्श हटुर्याथो, भएन। र, ती कम्पकांडमा सीधीत भए। र जारीनीतिरहरू मुद्दाप्रधान बनाउन नसबुन् नवीदित नेतृत्वको कम्पजोरी रह्यो।

महामन्त्रीद्वयले पार्टीको मूल नेतृत्वको कार्यशैलीमा प्रश्न उठाएका छन् तर निर्णय प्रक्रियामा चाहिँदो हस्तक्षेप गर्न सकेनन्।

चक्र । सत्ता के, कापेसको तल्ला तहसम निवारण गर्न बन्धन गरेर होइन, एकै लडूपुङ्क्य मत बलीयो खियो । त्यो बलीयो मत महामन्त्रीद्वये बलीयो गरी ओझ सकेन ।

अको कमजोरी, कापेसको नीतिगत पुनर्जागरणमा महामन्त्रीद्वये अधेष्ठित भूमिका खेल सकेका छैन । चौंडीको नीति महाइवेशवत्ता को तीन वर्षमा नीति विवरणीयता तर महामन्त्री थापाले वेस परेको दस्तावेज अभै बेवारिसे छ । सवैलाई जात छ, कापेसको मल सम्यक्ता नेता २ नीतिमै छ । लामो समययता प्रतिकालायाको राजनीतिमा रामायाएको काँडे सामा नेतृत्वको पुनर्जागरणमै राजनीतिक पुनर्जागरणको खाँडो छ । महामन्त्रीद्वये आप्ने प्रबल

भूमिका क्या हानिरेखा देखतुन सरक्ये, सबक्क। पारीनीहरू सही ढंगले पुनर्जागरण गर्न तलैदेखी राजनीतिक विमर्श देखि बोल्दै धेरौपुर्ण रसायनको छ। डिलोचाँडो तेजाद्वयलाई यी प्रश्नले लखेदेख्नेछ। नेपालका राजनीतिक नेतृत्वहरूको नकारात्मक पक्ष को ही भर्ने, यी राजनीतिक विमर्श आवाज चाना सुन्नेन र प्रचारमध्ये चरित्रका हुन्नन्। अवसरावाद र चरम

दाताको छनोटमा परेन। यो वामाधारिक होइन। लोकतन्त्रमा अरिया मत अवसरावादी हुँदू। यो वामाधारिक हुँदू। छिठ्ठिटो बदलिन्छ। चुनावामो क्षेत्रभारतमा वाचाको ता, खास गरी युवा मतदाताले न नेताहरूका नाम सुन चाहेको एन। उमीरकूपा दिव्यमा देशमा जन्मको कारक यही विहार हो। त्वामा प्राप्त नहुने पुरुषाका निधि पाप्रेसे सकार बनाए भने वा जाऊ भोग्नुपरेको समस्या र पीडी बालाको जावा होला त यसको अप्रकृति करै पार्न गरिन छैन।

नेता र नया लालोका नारा लागाउने फलाई खत्रन बताउने कठिपय यो चुनावमा देशमा स्थापित वाय प्रणालीको विरोधमा उभितरका थाए। यो देशको विकासका लागि संघीय विभित्तिको विकास छैन भने तथ्यको हारहले जानीजानी अवज्ञा गरेका। देशका परिवर्तनकीरी भनिने कह हुँ र संघीय लोकतान्त्रिक तन्त्रविरोधीको चक्रव्युहमा परेका

सत्य हो, अहिले देशमा बेडमान न जीतिको विगारिगी छ। वर्तनकारी शक्ति कमजोर हुँदै को छ। काग्ये स देशभित्तिको विवरण छ कि राजनीतिक चलनलमा लोको छ ? कहीं ठोस प्रश्नलम्को गफ खोज्नु जसूरी मात्रै होइन, यत्त अवायकक थैमेको छ। दशवर राजा जानेन्द्र तथा उनका दशवरका सदस्य मासिको पारिलो गम्भीर कपालको ज्यामा मारेर बसेका न। राजा जानेन्द्र आफ्ना अशियार, दावर, मतियार र साफेदारहरूको योगमान देशमा स्थापित संघीय विभित्तिक प्रणालीमा असफल उनेचेतामा अनवरत लागेहका। उनी अहिले आफ्ना पिता राजा दुर्द्वेषको पचाचपामा रमाकाङ्क्षा छन्। त्यही अनुरूपका राजनीतिक विभित्तिक तात्पर्य तयार पारेको छ।

०७ सालको काटिन्पछि सक्रिय को राजतन्त्र र संवैधानिक तन्त्रको भन्दू छ दशक लामो अश्रू शासनकालमा चले को अनुभव शासनले कुन जनताको हाइ गयो ? भौतिक विकासको लमालमा देश खुम्खियो कि फैलियो ? अहिलाको विचारीय प्रश्न हुँ। यस सरकारको भ्रष्टाचारका लुम्लमा अनुभव सहीले राखा हुँ। तर, परिवेश कसले तयार पारेको हो ? विलिन प्रधानमन्त्री खडगप्रसाद औ ओलीको पाइलो कार्यकाल नापूर्ण रहेयो। तर, त्यो आफैमा थंक थिए। ओलीको जानीजानी योविधीर्णको एकतालाई अल्पवर्त जानीजानी राजनीतिमा बदल भित्तिए। र जानीजानी स्थायी देशलाई दर्शिपन्थी धारितर ले।

वासकाहेको छैन। विभिन्न पार्टीको अनुपातिक उम्मदबाहरहरूको चयन वा नै ढै। कुनै पार्टीले संघीय विभित्तिक गन्धको तयारता दिएको छैन। प्रधानमन्त्री देउवाको नेतृत्वमा कार बन्नेवारे समाजमा खासै मर छैन। काग्ये स नेतृत्वको विन्धनको सकारको नेता को हुने ? को पहिलो चयन गठनउभयमा दलका प्रमुख नेताहरूले गर्ने कोप्रेस संघीय दलको चाउदैमा यो प्रधानमन्त्री बन्ने अवश्य अहिले थाए।

त्यस त कोप्रेसका वयोदय नेता चुनौती दिएल, थोरै कोडिराला, अधित महामन्त्री गणन थापा, शास्त्रमान सिंह र शाशांक कोडिराला यस संघीय दलको नेता बन्न राजामानी जुटेको छन्। तर, यसको परिवर्तनीकी परिवर्तन भने थी कसैको मानकल देखिएन।

त्य हों थानमनीकी देउवाको अनहार र तर अहिलेको राजनीतिक समयअनुकूल मानिन्द्रभाग- आ- राजना एजेञ्चासिहित उद्दिष्टका छ। सर वर्षपाँचि उनीही वार्षिकीले बाहु जहार मानिन्द्र मारोको प्रमाण चियाउँछै छ। देशमा हिन्दुव्यक्तो निकै चारिकोको छ। तर, उनीहरूले उपत्यकामा बुकेका छैनन कि वाह वर्षको द्वितीयाले बाहु जहार मानिन्द्र भएको छ। माझोबाटीहरू भाडौ उपत्यकामा लोकप्रयोग छैनन होला नेपाली गाउँको माटामा उनीहरूले तरिको सिवाय चलाएको छ। प्रधिल्पो माझोबाटी बाहु लालो थोरै भए थाए उपत्यकामा बुकेको बाहु जहार गरेको छ। उनीहरू प्रताको जरो लियो बानाउन लागेन्। वर्षपाँच देशमा एक पक्क फैरि रुण्णतम र भद्राकोको किरीदारकणो बाजा उडाउने प्रसाद हुन थालेको छ।

जे जारी भए पनि देशमा तातिक गणतन्त्रे जरो गाडैछ छ। आ आफ्नो राजा आफै भएको छन्। तन्त्रमा लोकान्त्रको क्विरेप राजनीति भएको छ। भन्ने विचार चलाएको छ। तर परिवर्तनका लागि सधघर्ष गर्न तयार स उभिका छन्, अर्कान्तर परिवर्तन उडाउने वर्षको देवददा बहला भन्ने डर तरिकै छ।

चुनावले नेपालको सर्वाधिक वृपूण भूमान मध्ये प्रदेशमा सीकोको राजनीतिक उदय गराएको छ। नेपाल आमालाई शासी पनि गरेका र देश विभाजनमा लैलामो नारा पनि एका हुन्। तर, यो लोकतान्त्रिक रूपको खुशी हो। उनले समयमा आत्मविद्य को नेतृत्वमा सरकार बच्छ ? अहिले यो महत्वपूर्ण रहेन।

कार्यस नेतृत्वको गठन्वन्नलाई प्रभावकारी बानाउन सक्छ ? त्यो नै अप्रमुख हुन्दै। मूलधारको राजनीति ठार घारेको र अवस्थालाईको अहिलेको रायकर्त्ताको लाभान्तरमा गाडिहरहने ? यो प्रश्नको गतिशील जवाबको दिन सक्छ, नेतृत्व उमेको हातमा छैन्छ, समझ इकान्तपुरु

जुलीको.....

उनीहरूले कुै चासो नादेको करण्णले जानकारी दिएको छ।

नियारित अवधिसम्म सुधार कार्य मा प्राधिकरण आफै तर हटाउने र गाठ हुन्नक्के बानासीका लागि विभागरार सेवा प्रदायक आफै जिम्मेवार प्राप्तिकरण चेतावनी दिएको छ।

तेतिनिधिसभा.....

र. महालेले यादवलाई एक सय ४२ तरले प्रयत्नित गर्नुपर्नेको छ। महालेले राह दुई सय ३६ मत त्याएर निर्वाचित यादवले ३२ हजार एक सय १२ मत गर्नुपर्नेयो।

सोधी भ्रष्टको प्रयत्नसभामा चुनाव भएको प्रयत्नराजमध्यी तथा खलापा (कृत समाजाको) पार्टीको नेता निर्वाचित महारो पनि एमालेको नेता गरायाण महतोताग पराजित दिएको छ।

धन्तुमाला छ जना पूर्वमन्त्री जेत हुदा छिमेकी जिल्ला सिरहमा चार चाल पूर्वमन्त्रीलाई पराजय रपरेको छ।

सिरहा क्षेत्र राजनीति १ मा पूर्वमन्त्री काङेस तेता पदमनारायण चौधरी को रामाश्रमर यादवलाई पराजित दिएको छ। स्पष्टको यादवले २९ हजार सय ६२ मत प्राप्त गरी जिन्यी हुदा राजीनीति २७ हजार तीन सय ७९ तत प्राप्त

भएको छ । सिरहा लेत नम्बर २ पूर्वमन्त्री तथा कांग्रेस देवी त्रिवेलाया यादव परजित हुन्मध्ये एको ।

नमत...

लेले एकले चूनाव लडेको उद्देश्य नेपाल मध्यमांत्रिको लाग्न दारी गर्नु आवाहिक भएको जनाए । रिटर्न ख्याल होदै चारबाटा मन्त्रालय हार्मीले उन्हुँदै, 'राउतले भने, 'छलफल दिइएको छ ।'

नेपाल पार्टीलाई सरकारको नेतृत्वमा नेपाल पार्टीलाई को भन्ने प्रसन्नता नेपाले भन्न हतार हुन्ने प्रतिक्रिया ए । तर, राउत निकटका अनुसार नेतृत्व पार्टीमा सुरुदेखी तै तारोका ती उपायकार्यसँग बन्दू कुशाहालाई अपायकार्यका रूपमा सार्वानेमानो भन्नाछ । रौटहट घर भएका शबाहाको नाम समानुपातिक वीथा मध्येकी जल्दिटर २ र नम्बरमा । 'सरकारमा साधै लाग्न दारी नहेन, र यस्तुमानी वा मनीजी बन्ने भन्ने यांचको अधिकार पार्टी अध्यक्ष उत्तराई दिइएको छ, ' पार्टी अधिकारीका शबाहाको चन्द्रन सिंहले भन्ने, 'समय अपूर्ण अध्यक्षजीले निर्णय बढाएको छ इन्हाँ य नुहुँदै ।' सामार : कालिन्पुर

समाले.....

प्रायः छिलकल गर्न सकिने र विकल्प तरीको राखिने निर्णय गरेसंसार कम्पनीलाई तको नेतृत्वमा नेतृत्व सरकार बन्ने भन्ने समामानना देखिएको छ ।

माले ओमावादी केन्द्रका पादपाठ्यकारीको निवारा व्येको वैठकले 'सरकार उनका का लाई सबै विकल्प खुला लिए निर्णय गरेसंसार सरकार गरनको बाटौ फेरिने समामानना देखिएको हो ।

उनको नेतृत्वमा नर्थ सरकार बन्ने भन्ने समामानना बढेको हो ।

माले ओमावादी केन्द्र भित्रेर सरकार गान प्रकाश याथापाल यस्तो एप्लाई एप्लाई र माओवादी द्वारा निर्णय गरेसंसार सरकार गरनको बाटौ फेरिने समामानना देखिएको हो ।

माले ओमावादी केन्द्र अध्यक्षको निवारा व्येको वैठकले 'सरकार उनका का लाई सबै विकल्प खुला लिए निर्णय गरेसंसार सरकार गरनको बाटौ फेरिने समामानना देखिएको हो ।

माले ओमावादी केन्द्र अध्यक्षको निवारा व्येको वैठकले 'सरकार उनका का लाई सबै विकल्प खुला लिए निर्णय गरेसंसार सरकार गरनको बाटौ फेरिने समामानना देखिएको हो ।

तददातिको.....

प्रायाकार याज्यायामीनालाई नाली बनाउन जानेको भए र सामाजिका अख सदरहरूले अन्तर्निष्ट व्यक्त गरेका थोक्काहारादृष्टि देवा त्रा प्रधानमनी प्रयोगित उनी ००३० सातजामा स्थायी अन्तर्निष्ट निर्मान भएको छ । यस्तो व्येको द्रु त उनलाई अंथ, शिशा र स्वार्थको निवारा र सामाजिका भूमिका बिन उनलाई आवाज त्वारिकापाली पनि उठेको छ । ५५ यस्तो व्याख्या हाताउन थेषुले अन्तर्निष्ट निर्मान भएको छ ।

अंथ, शिशा र स्वार्थको निवारा व्येको द्रु त उनलाई अंथ, शिशा र स्वार्थको निवारा र सामाजिका भूमिका बिन उनलाई आवाज त्वारिकापाली पनि उठेको छ । ५५ यस्तो व्याख्या हाताउन थेषुले अन्तर्निष्ट निर्मान भएको छ ।

अंथ, शिशा र स्वार्थको निवारा व्येको द्रु त उनलाई अंथ, शिशा र स्वार्थको निवारा र सामाजिका भूमिका बिन उनलाई आवाज त्वारिकापाली पनि उठेको छ । ५५ यस्तो व्याख्या हाताउन थेषुले अन्तर्निष्ट निर्मान भएको छ ।

अंथ, शिशा र स्वार्थको निवारा व्येको द्रु त उनलाई अंथ, शिशा र स्वार्थको निवारा र सामाजिका भूमिका बिन उनलाई आवाज त्वारिकापाली पनि उठेको छ । ५५ यस्तो व्याख्या हाताउन थेषुले अन्तर्निष्ट निर्मान भएको छ ।

अंथ, शिशा र स्वार्थको निवारा व्येको द्रु त उनलाई अंथ, शिशा र स्वार्थको निवारा र सामाजिका भूमिका बिन उनलाई आवाज त्वारिकापाली पनि उठेको छ । ५५ यस्तो व्याख्या हाताउन थेषुले अन्तर्निष्ट निर्मान भएको छ ।

